



केराबारी गाउँपालिका
केराबारी गाउँ कार्यपालिकाको कार्यालय
केराबारी, मोरङ

शिलबन्दी दरभाउपत्र आव्हानको सूचना ।

प्रथम पटक सूचना प्रकाशित मिति: २०७८।०६।२२

आ.व. २०७८/०७९ को आन्तरिक स्रोत व्यवस्थापन गर्न स्थानीय सरकार संचालन ऐन २०७४ को गाउँपालिका वित्तीय अधिकार अन्तर्गत कर असुलको लागि ठेक्का बन्दोबस्त गर्नुपर्ने भएकोले तपशिल बमोजिमको ठेक्का लिन चाहने इच्छुक फर्म, कम्पनीहरूले तपसिल बमोजिमको सेवा सर्तको अधिनमा रही सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरभाउपत्र फारम खरिद गरि १६ दिनको मध्याह्न १२ बजे भित्र दरभाउपत्र दर्ता गर्नुहुन जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपशिल

सि.नं.	ठेक्का नं	ठेक्का विवरण	न्यूनतम ठेक्का रकम (मु.अ.कर सहित)	दरभाउपत्र फारम दस्तुर
१	४/राजश्व/०७८/०७९	मंगलबारे सासाहिक हटिया कर असुलि ।	१,००,०००।— (एक लाख)	१,०००।— (एक हजार)

ठेक्का सम्बन्धि आवश्यक सर्तहरू

- माथि उल्लेखित ठेक्काबाट कर दस्तुर असुल गर्दा केराबारी गाउँपालिकाले तोकिएको दरमा मात्र असुल गर्नुपर्नेछ ।
- कर असुली दररेट एवं ठेक्कापट्टाको सर्तहरू दरभाउपत्र साथ उपलब्ध गराइने छ ।
- ठेक्काको अवधि २०७८ श्रावन १ गते देखि २०७९ असार मसान्त सम्मको लागि मात्र हुने छ ।
- दरभाउपत्र पेस कर्ताले खामको बाहिर पट्टि पेश कर्ताको नाम स्पस्ट रुपमा उल्लेखित गर्नुपर्ने छ ।
- शिलबन्दी दरभाउपत्र साथ कम्पनि/फर्म दर्ता प्रमाणपत्र र नविकरण, प्यान दर्ता प्रमाण पत्र, आ.व.२०७६/०७७ को कर चुक्ता प्रमाण-पत्र संलग्न हुनुपर्नेछ । धरौटी रकम कदरभाउ गरेको अंकको ५ % रकम केराबारी गाउँपालिकाको नाममा रहेको एन.आइ.सी एशिया बैंक केराबारी शाखाको धरौटी खाता नं.०५६२०५६५०१४२३००८ मा जम्मा गरी सोको सक्कल भौचर पेश गर्नु पर्ने छ र नगद लाई मान्य दिने छैन । साथै दरभाउपत्र फारम खरिद वापतको रकम केराबारी गाउँपालिकाको नाममा रहेको एन.आइ.सी एशिया बैंक केराबारी शाखाको आन्तरिक राजश्व खाता नं.०५६२०५६५०१४२३००२ मा जम्मा गरी सोको सक्कल भौचर पेश गर्नु पर्ने छ ।
- कदरभाउ गरिएको ठेक्का रकम अंक र अक्षरमा स्पस्ट उल्लेख गर्नुपर्नेछ, अंक र अक्षरमा फरक पर्न गएमा अक्षरमा लेखिएको लाई मान्यता दिईने छ ।

